

# कथाका क्रियाकलाप



### **अस्वीकरण :**

यो कथाका क्रियाकलाप नामक प्रकाशन तथा संलग्न शैक्षिक सामग्री अष्ट्रेलिया सरकार, वैदेशिक मामिला तथा व्यापार विभागको सहयोगमा दी एसिया फाउण्डेसनद्वारा सञ्चालित कोभिड-१९ आकस्मिक प्रतिकार्य- शिक्षा सहयोग कार्यक्रम अन्तर्गत अनुवादित रूपमा तयार गरी साफेदार नगरपालिकामा निःशुल्क वितरणरका लागि उपलब्ध गराइएको हो । उल्लिखित प्रकाशन, अनुवादित सामग्री तथा संलग्न शैक्षिक सामग्रीमा व्यक्त विचारहस्ते साफेदार नगरपालिका, अष्ट्रेलिया सरकार तथा दी एसिया फाउण्डेसनको आधिकारिक धारणालाई प्रतिनिधित्व गरेको मानिने छैन । साथै प्रकाशनमा समावेश भएका कुनै पनि कथा वस्तु वा शैक्षिक सामग्रीमा हुनसक्ने सम्भाव्य त्रुटीहस्तो लागि साफेदार नगरपालिका एवं अष्ट्रेलिया सरकार तथा दी एसिया फाउण्डेसन जिम्मेवार हुनेछैन ।

### **बाल संरक्षण नीति :**

बालबालिका कुनै पनि वेला हेला, हिंसा, दुर्योगहार, विभेद, मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक समस्यामा पर्न सकदछन् । उनीहरू विस्तृद्वयौन दुर्योगहार, श्रम शोषण तथा बाल विवाह, बेचविखन एवं ओसार पसार जस्ता अपराध हुन सकदछ । यसै गरी, बालबालिका हराउने, बेवारिसे फेला पर्न तथा परि त्याग गरिएको पनि हुन सकदछन् । यदि कुनै पनि बालबालिका यस्तै जोखिममा तथा समस्यामा परेका छन् भने बाल हेल्पलाइन नेपालको आपतकालीन पैसा नलाग्ने फोन नं १०९८ मा सम्पर्क गर्न सकिन्छ । जोखिममा परेका बालबालिकालाई बाल हेल्पलाइनले तत्काल सहयोग र परामर्श गर्ने छ ।



# ९ सूर्य र वायु

## विद्यार्थीका लागि क्रियाकलाप



letsread.asia/WindAndSun

तिमीलाई सूर्य र वायुको कथा कस्तो लाग्यो ?  
रमाइलो भयो ? तल दिइएका मौसममध्ये  
तिमीलाई कुन मन पर्छ ? चिन्ह लगाऊ ।

- गर्मीको पोल्ने तातो ।
- जाडो यामको न्यानो सूर्य ।
- वर्षात्को समय
- मनसूनको मात लगाउने हावा ।
- शरदको हल्का चिसो हावा ।



सूर्य र वायु दुबै हाम्रा लागि धेरै महत्वपूर्ण छन् । तिमो लागि सूर्य र वायु किन महत्वपूर्ण छन् त ?

सूर्य हाम्रा लागि महत्वपूर्ण छ किनभने ..... ।

वायु हाम्रा लागि महत्वपूर्ण छ किनभने ..... ।

तिमीले पक्कै पनि राम्रा-राम्रा कारणहरू लेख्यौ । अब हामी हावालाई सूर्यको उपरितिमा महत्वपूर्ण काम लगाउने केही चिज बनाऊँ ।

### बनाउनुअघि यी सामग्री छन् कि छैन् हेर ।

- |                            |                     |
|----------------------------|---------------------|
| १. कागजको कप               | ७. कम्पास           |
| २. कैंची                   | ८. स्केल            |
| ३. काठको दाबिलो            | ९. कन्स्ट्रक्शन     |
| ४. कागजको नली/सानो<br>पाइप | १०. पेपर/कार्डबोर्ड |
| ५. तीखो सिसाकलम            |                     |
| ६. धागो                    |                     |



## -★- फू-मेसिन बनाओ -★-



**चरण १**

कन्स्ट्रक्शन पेपरमा कम्पास प्रयोग गरी ५ सेमीबाराबरको एउटा वृत्त बनाउ ।




**चरण २**

यसरी बनाइएको वृत्तलाई कँचीले काट । र, यही वृत्तको मित्रपट्टि २ सेमीको अर्को सानो वृत्त बनाउ ।




**चरण ३**

वृत्तको केन्द्रमा सानो प्वाल पार ।



**चरण ४**


माथिको चित्रमा जस्तै वृत्तको केन्द्रमा दुईवटा रेखा खिच ।



**चरण ५**


अधिल्ला दुईवटै रेखाका बीचमा पारेर फेरि दुईवटा रेखा कोर ।

अब जम्मा चारवटा रेखा देखिनेछ ।




**चरण ६**

अब रेखाहरूलाई भित्री वृत्तसम्म मात्र पुग्नेगरी कँचीले काट ।



चरण ९

यसरी काटेपछि बीचको वृत्तसम्म काटिएका प्रत्येक भागहरूलाई दोब्बाएरएउटा पंखा (turbine) बनाउ ।



(पंखाको अन्तिम स्थ)




चरण १०

करिव ५० सेमीजातिको लामो धागोलाई सिन्काको एक छेऊमा बाँध ।




चरण ११

अब एउटा कागजको कपको मुखनजिकै एउटा सानो प्वाल खोप र धागोको अर्को छेऊलाई त्यसमा बाँध ।



चरण १२

अर्को कागजको कप लेऊ र यसका दुईपटि कागजको नली छिराउन दुईवटा प्वाल पाल ।



चरण १३

कपमा ठीक हुनेजाति लम्बाइ राखी नलीलाई काट र त्यस नलीभित्र डोरी बाँधिएको सिन्कालाई छिराउ ।



चरण १४

कपमा ठीक हुनेजाति लम्बाइ राखी नलीलाई काट र त्यस नलीभित्र डोरी बाँधिएको सिन्कालाई छिराउ ।



चरण १५

तिन्हो फू मेसिन तयार भयो । फिरफिरेलाई फूक र डोरीमा भुण्डेको कागजको कपलाई माथि उचालेर हेर ।


## सीप बढाऊ

१. कपमा केही गुच्छाहरु राख र हावाले त्यसको ओजन उठाउने कोशिस गर ।
२. भिन्न-भिन्न ठाउँबाट फुकी पंखा कुन कोणबाट घुमाउन सजिले हुन्छ पत्ता लगाऊ ।
३. पंखा घुमाउनका लागि हावा फुक्न एउटा सानो नलीको प्रयोग गर । सिधै फुक्दा र नलीले फुक्दा तिमीलाई के फरक लाग्यो ?



## दिमाग लगाऊ

१. फू-मेसिनको जस्तै काम गर्ने अन्य मेसिन र यन्त्रहरूको उदाहरण प्रस्तुत गर ।
२. फू-मेसिन कुन सरल यन्त्रको सिद्धान्तमा आधारित छ ? पत्ता लगाऊ ।



## कार्यपुस्तिका

## सूर्य र वायु

तिम्रो साथीहरूमँग केही गुच्चासहितको कप उचाल्ने प्रतिस्पर्धा गर । यस खेलमा सबभन्दा कम अंक ल्याउनेले जिल्लेछ ।


**अंकको विवरण राख्न यो तालिका प्रयोग गर ।**

क्र.सं.	नाम	एउटा गुच्चा	२ वटा गुच्चा	३ वटा गुच्चा	जम्मा अंक
१.	हरि	दुइपटकको फुकाई	तीन पटकको फुकाई	पाँच पटकको फुकाई	१०
२.					
३.					
४.					
५.					
६.					

## जानिराख्नौ

## सूर्य र वायु

**फू-मेसिनले कसरी काम गर्दै ?**



तिमीले आज बनाएको फू-मेसिन पांग्रा (वृत्त) र बिंडको सिद्धान्तमा आधारित छ । पंखा चक्का हो भने सिन्का बिंड । जब पंखो घुम्छ, कागजको सानो नलीभित्र रहेको सिन्का पनि घुम्न थाल्छ । तिमीले चक्का र डण्डीमा आधारित सरल यन्त्रहरू दैनिक जीवनमा देखेका छौ ?



